



आठविसकोट नगरपालिका

स्थानीय राजपत्र

खण्ड: ८

संख्या: २२

मिति: २०८३/०३/२२

भाग-२

आठविसकोट नगरपालिका

नेपालको संविधान तथा स्थानीय सरकार संचालन ऐन, को दफा को
उपदफा (३) बमोजिम आठविसकोट नगर कार्यपालिकाबाट स्वीकृत ऐनहरु सर्वधारणका
लागि स्थानीय राजपत्रमा प्रकाशन गरिएको छ ।

विनियोजन ऐन, २०८३

नगर सभामा पेश भएको मिति : २०८३/०३/१०

नगर सभामा पारित भएको मिति: २०८३/०३/१०

प्रमाणिकरण मिति: २०८३/०३/२२



आठविसकोट नगरपालिका
नगर कार्यपालिका कार्यालय
आठविसकोट, रुकुम (पश्चिम भाग)
कर्णाली प्रदेश, नेपाल

॥ ॥ ॥

विनियोजन ऐन, २०८३

॥ ॥ ॥

आठविसकोट नगरपालिका
रुकुम (पश्चिम भाग)



आठविसकोट नगरपालिकाको विनियोजन ऐन, २०८३

आठविसकोट नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यहरूको लागि स्थानीय संञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८३

प्रस्तावना : आठविसकोट नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यहरूको लागि स्थानीय संञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनिय भएकोले,

नेपालको संविधानको धारा २२९ को उप धारा (२) बमोजिम आठविसकोट नगर कार्यपालिकाले यो विनियोजन ऐन बनाएर नगर सभामा पेश गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम आठविसकोट नगरपालिकाको विनियोजन ऐन, २०८३ रहेको छ।

(२) यो ऐन आठविसकोट नगरपालिकाको नगर सभाबाट पारित गरे पछि स्थानीय राजपत्रमा प्रकाशन गरी २०८३ साउन १ गते देखि आठविसकोट नगरपालिका क्षेत्रभरी लागू हुनेछ ।

२. आर्थिक वर्ष २०८३/८४ को लागि संञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार :- (१) आर्थिक वर्ष २०८३/८४ को लागि नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका लागि अनुसूची-१ मा उल्लेखित चालु, पूँजीगत खर्चको रकम समेत गरी जम्मा रु. ७१,३७,४७,०००/०० (अक्षरूपी एकहत्तर करोड सरतीस लाख सरचालिस हजार मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम संचित कोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन:- (१) यस ऐनद्वारा संञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०८३/८४ को लागि आठविसकोट नगरपालिकाको नगर कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिन आएमा नगर कार्यपालिकाले बचत हुने शिर्षकबाट नपुग हुने शिर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शिर्षकबाट सो शिर्षकको रकमको २५% नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शिर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शिर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजीगत खर्च र वित्तिय व्यवस्था तर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शिर्षकमा बाहेक अन्य चालु खर्च शिर्षक तर्फ सार्न र वित्तिय व्यवस्था

अन्तरगत साँवा भुक्तानी खर्च तर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शिर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर, चालु तथा पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिने छ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शिर्षकबाट सो शिर्षकको जम्मा स्वीकृत रकमको २५% भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शिर्षकहरुमा रकम सार्न परेमा नगर सभाको स्वीकृति लिनु पर्नेछ ।

४. जग्गा खरीद प्रक्रियालाई सरल र सहज बनाई नगरपालिका, वडा कार्यालय, विद्यालय एवम् अन्य सरकारी निकायहरुको लागि आवश्यक संरचना निर्माणको कार्यलाई तीव्रता दिन प्रचलित बजार मूल्य, जग्गाको न्यूनतम मूल्याङ्कन र नगरपालिकाको आर्थिक ऐनमा उल्लेख भएको मूल्याङ्कन समेतलाई विश्लेषण गरी नगर कार्यपालिकाबाट लागत अनुमान स्वीकृत गरी सोही लागत अनुमानमा उल्लेखित दर भन्दा बढी नहुने गरि संघीय सार्वजनिक खरिद ऐन र आठविसकोट नगरपालिकाको सार्वजनिक खरिद नियमावली तथा आठविसकोट नगरपालिकाको जग्गा प्राप्ति कार्यविधि, २०७४ बमोजिमको प्रक्रिया अवलम्बन गरी खरिद गर्न सकिनेछ ।

५. विविध:- (१) आयोजना व्यवस्थापन खर्च (कन्टिजेन्सी) सम्बन्धमा देहाय बमोजिम गर्ने,

क. कुल कन्टिजेन्सी रकमको १०% ले हुन आउने रकम विपद् व्यवस्थापनको लागि आकस्मिक कोषमा जम्मा गर्नु पर्नेछ र प्राकृतिक प्रकोप पिडित राहत वितरण सम्बन्धी कार्यविधि, २०७४ अनुसार उद्धार, राहत, पुनर्स्थापना र पुनःनिर्माणको लागि उक्त रकम खर्च गर्न सकिनेछ ।

ख.) कुल कन्टिजेन्सी रकमको ५% ले हुन आउने रकम आर्थिक सहाययता सम्बन्धी कार्यविधि, २०७४ अनुसार आकस्मिक कोषमा जम्मा गरी खर्च गर्नु सकिनेछ ।

ग.) कुल कन्टिजेन्सी रकमको ६०% रकम पूँजीगत प्रकृतिका कार्यक्रम(आयोजना सञ्चालनको लागि आवश्यक उपकरण खरिद, भौतिक संरचना निर्माण लगायतमा) र २५% रकम चालु प्रकृतिका कार्यक्रमहरु (उपभोक्ता समितिहरुको सशक्तिकरण, आयोजनामा खटिने कर्मचारीहरुको सेवा सुविधा तथा अनुगमन समितिको खर्च आयोजनासँग सम्बन्धित सामग्रीहरु खरिद लगायतमा)को लागि खर्च गर्नु पर्नेछ ।

घ.) खण्ड क., ख. र ग. मा उल्लेख भए अनुसारको मापदण्डको अधिनमा रही नगर कार्यपालिकाले कन्टिजेन्सी वापतको रकमबाट योजना तथा कार्यक्रम बनाइ कार्यान्वयन गर्न सक्नेछ ।

(२) आयोजना कार्यान्वयनको लागि नगर कार्यपालिकाले कार्यान्वयन कार्ययोजना र समय तालिका बनाई लागू गर्नुपर्नेछ । आयोजना कार्यान्वयन कार्ययोजनामा अनुगमन तथा मूल्याङ्कनको लागि समेत कार्ययोजना बनाई लागू गर्नु पर्नेछ । कार्यक्रम कार्यान्वयन कार्ययोजना बनाउँदा स्वीकृत कार्यक्रमहरु कार्यान्वयनको लागि

सम्पूर्ण खरिद प्रक्रिया टुङ्ग्याई कार्यान्वयनको लागि सम्झौता गरिसक्नु पर्नेछ । धेरै लागत अनुमान भएका र कार्य सम्पन्न गर्न बढी समय आवश्यक पर्ने ठूला आयोजनाहरू बाहेक अन्य आयोजनाहरू आर्थिक वर्षको असार १५ गते भित्र सम्पन्न गरी भुक्तानी भई सक्ने व्यवस्था मिलाउनु पर्नेछ ।

(३) नगरपालिकाभित्र सञ्चालन हुने आयोजनाहरूको कन्टीजेन्सी वापतको रकम र जनसहभागिता बाहेकको रकम कटाएर हुन आउने रकमको १% बराबरको रकम मर्मत संभार कोषमा जम्मा गर्नु पर्नेछ ।

(४) नगर कार्यपालिकाले आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म निरन्तर रुपमा कार्य गरी कार्य सम्पादन स्तर राम्रो एवम् सन्तोषजनक भएका कर्मचारीहरूको करार अवधि (म्याद) थप गर्न सक्नेछ । यसरी म्याद थप गर्दा नगरपालिकाका विभिन्न शाखाहरूमा कार्यरत कर्मचारीको सेवा, शर्त र सुविधामा एकरूपता आउने गरी करार सम्झौता गर्नुपर्नेछ । कार्यबोझ र कर्मचारीले पूरा गरेको जिम्मेवारीको स्तर हेरेर थप व्ययभार नहुने नगर कार्यपालिकाले प्रोत्साहन भत्ता प्रदान गर्न सक्नेछ ।

(५) वडा समितिका पदाधिकारीहरूलाई बैठकको विषयवस्तु र त्यसको भारलाई विश्लेषण गरी महिनामा बढीमा २ वटा बैठकको मात्र बैठक भत्ता उपलब्ध गराइनेछ ।

(६) २० किलोमिटर भन्दा कम दुरीमा कार्यालयको काममा खटीने कर्मचारी तथा पदाधिकारीहरूलाई भ्रमण भत्ता उपलब्ध गराइने छैन । तर, कार्यालय समय बाहेक अतिरिक्त समयमा नगरपालिकाको कामकाज गर्ने गरी कुनै कर्मचारी वा पदाधिकारीहरूलाई खटाइएमा कामको प्रकृति र कार्य सम्पादन प्रतिवेदनको विश्लेषण गरी खाजा वापतको रकम तथा अतिरिक्त समयमा कामकाज गरेको थप सुविधा उपलब्ध गराउन सकिनेछ ।

(७) नगरपालिकामा रहेका सरकारी सवारी साधनको प्रयोग व्यक्तिगत प्रयोजनमा गर्न पाइने छैन । यदि कोही कसैले व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको पाइएमा प्रमुख प्रशासकिय अधिकृतले आर्थिक ऐनमा उल्लेख गरिएको दरमा जरिवाना गर्न सक्नेछ । सरकारी सम्पत्ति दुरुपयोग गर्ने वा गर्न खोज्ने व्यक्तिहरूलाई कानुन बमोजिम थप कारवाही लागि सम्बन्धित निकायमा लेखि पठाउन सकिनेछ ।

(८) सम्बन्धित वडा वा नजिकको वडामा स्थायी ठेगाना नभएका वडा नं १, २ र ३ मा करार सेवामा कार्यरत कर्मचारीहरूलाई नगर कार्यपालिकाले कार्यविधि बनाई आन्तरिक स्रोतबाट स्थानीय भत्ता/प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ ।

(९) नगर कार्यपालिकाको निर्णयानुसार करारमा कर्मचारी भर्ना सम्बन्धी कार्यविधि, २०७४ अनुसार नगर प्रहरीको स्वीकृत दरबन्दी अनुसारका रिक्त पदहरूमा अर्को कुनै व्यवस्था भएमा सोही बमोजिम हुने गरी तत्काल सेवा प्रवाहलाई निरन्तरता दिन संज्ञित कोषमा थप व्ययभार नपर्ने गरी करारमा कर्मचारी व्यवस्था गर्न सकिनेछ ।

(१०) नगरपालिकाभित्र आफ्नो कार्यक्रम कार्यान्वयन गर्न चाहने सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले बजेट तथा कार्यक्रम नगर कार्यपालिकाबाट स्वीकृत गराउनु पर्नेछ । साथै नगरपालिकासँगको समन्वय विना त्यस्ता कार्यक्रम कार्यान्वयन गर्न पाइने छैन ।

(११) बजेट कार्यान्वयनको क्रममा वार्षिक बजेट कार्यक्रममा समावेश नभएको कुनै अत्यावश्यक दायित्व सिर्जना भएमा नगर कार्यपालिकाले निर्णय गरी खर्च गर्न सक्नेछ । त्यस्तो दायित्व लगत्तै बस्ने नगर सभाबाट अनुमोदन गर्नुपर्नेछ ।

अनुसूची-१(दफा २ सँग सम्बन्धित)

क्र.सं.	अनुदान संख्या	शिर्षकको नाम	चालु खर्च रु.	पूँजीगत खर्च रु.	जम्मा रु.
१	२	३	४	५	७
२		नगर कार्यपालिका	४१,२०,००,०००/००	३०,१७,४७,०००/००	७१,३७,४७,०००/००
जम्मा			४१,२०,००,०००/००	३०,१७,४७,०००/००	७१,३७,४७,०००/००
(अक्षरूपी एकहत्तर करोड सरतीस लाख सरचालिस हजार मात्र)					

प्रमाणित गर्ने

दस्तखत :

नाम: रवि के.सी.

पद : नगर प्रमुख

मिति: २०८३/०३/२२

